



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय भैरहवा

EXT: ०७१-५२०१७७

फ्याक्स: ०७१-५२०७११

Email: iro24@ird.gov.np

प.सं. २०७७/०७८

च.नं. ७७४

भैरहवा, रुपन्देही

मिति: २०७७।०९।१७

विषय: आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा सम्बन्धमा ।

श्री सरावल गाउँपालिकाको कार्यालय  
नवलपरासी ।

उपयुक्त विषयमा आर्थिक ऐन २०७७ ले लामो समय देखि व्यवसाय संचालन गरेका तर करमा दर्ता नभएका एवं करमा दर्ता भै कारोवार गरेका तर विगत लामो समय देखि आयविवरण र कर विवरण पेश नगरेका साना करदाता लगायतलाई यहि २०७७ फाल्गुन मसान्त सम्म निश्चित वर्षहरूको कर विवरण तथा आयविवरण बुझाएमा शुल्क र ब्याज छुट सहितको अघिल्ला वर्षहरूको कर तिर्नु नपर्ने गरी छुटको व्यवस्था गरेको छ । यसै गरी कर कार्यालयले गरेको कर निर्धारणमा पुनरावेदन/मुद्दामा गएका एवं कोभिडको लागि परेको असरको आधारमा आयकर छुट सुविधाहरू दिएको अवस्था छ । आर्थिक ऐन २०७७ ले दिएको उक्त छुट सुविधा सम्बन्धि सूचना यसै पत्रसाथ संलग्न गरी पठाइएको छ । उक्त सुचना तँहा पालिकाक्षेत्रभित्र रहेका उद्यमी समक्ष पुऱ्याई त्यस्ता उद्यमी /व्यावसायीले छुट सुविधा लिने व्यवस्थाका लागि सहयोग गरिदिनु हुन अनुरोध छ ।

डा. इ. शर्का  
मुचत  
upload website  
2077/09/17

प्रमुख कर अधिकृत

मुक्तिराम आचार्य  
(प्रमुख कर अधिकृत)

2077  
2066/09/17  
Tulsi

नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग  
आन्तरिक राजस्व कार्यालय, भरहवा

**विषय: आर्थिक ऐन २०७७ ले दिएको विशेष छुट सुविधा उपयोग गर्ने सम्बन्धी सूचना**

आर्थिक ऐन, २०७७ ले आर्थिक कारोवार गरेको तर कर नतिरेका (स्थायी लेखा नम्बर नलिई कारोवार गरेका), स्थायी लेखा नम्बर लिएका तर आयकर तथा मु.अ. कर विवरण र कर दाखिला नगरेका, कार्यालयले गरेको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग, राजस्व न्याधिकरण र सर्वोच्च अदातलमा पुनरावलोकनमा गएका करदाताले मिति २०७७ फागुन मसान्त सम्म देहायबमोजिमको कार्य गरेमा तपशिलमा उल्लेखित छुट तथा सुविधाको व्यवस्था भएको हुँदा उक्त छुट सुविधा उपभोग गर्नुहुनु अनुरोध छ ।

विवरण	छुटको व्यहोरा
स्थायी लेखा नम्बर नलिएका तर कारोवार गरिराखेका व्यक्तिले (प्राकृतिक व्यक्ति तथा निकाय)	विगतमा आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को आय विवरण र सोमा लाग्ने कर २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो भन्दा अधिको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन ।
स्थायी लेखा नम्बर लिएका तर आय विवरण तथा कर नबुझाएका ५० लाख सम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले	आ.व २०७३/०७४, २०७४/०७५ को आय विवरण, सो विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०७७ फागुन मसान्त सम्म बुझाएमा सो भन्दा अधिको वर्षको आय विवरण पेश गर्नु पर्दैन साथै कर, शुल्क तथा व्याज समेत तिर्नु पर्दैन ।
स्थायी लेखा नम्बर लिएका तर २०७३/०७४ भन्दा अधिको आयआय विवरण तथा कर नबुझाएका ५० लाख सम्मको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले ।	आय विवरण र सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिन्हा हुनेछ ।
२०७५ आषाढ मसान्तसम्मको मुल्य अभिवृद्धी कर विवरण नबुझाएका करदाताले	२०७७ फागुन मसान्त सम्म आफुले बुझाउनुपर्ने कर विवरण, सोमा लाग्ने विवरण अनुसारको मु.अ. कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी व्याज मिन्हा हुनेछ ।
मुद्दा फिर्ता लिने करदातालाई छुट	आयकर ऐन, २०५८, मु.अ. कर ऐन, २०५२ तथा अन्तशुल्क ऐन, २०५८ बमोजिम २०७५ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तशुल्क निर्धारण (झुटा तथा नक्कली विजक सम्बन्धमा भएको कर निर्धारण बाहेक) उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्याधिकरण वा अदालतमा विचाराधिन रहेको मुद्दा सम्बन्धित करदाताले २०७७ फागुन मसान्तसम्म फिर्ता लिई त्यस्तो कर निर्धारणबाट कायम भएको आयकर, मुल्य अभिवृद्धी कर, अन्तशुल्क बापतको कर रकम र सोमा लागेको व्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा दिईनेछ ।

पुनश्च: आर्थिक ऐन, २०७७ ले दिएका छुट सुविधा बमोजिम २०७७ फागुन मसान्तसम्म विवरण एवं सो बमोजिमको कर दाखिला नगरेमा सो अबधि पछि सम्पूर्ण अबधिको कर, शुल्क, जरिवाना तथा व्याज समेत असुल गरिनेछ ।



**प्रमुख कर अधिकृत**



कोभिड-१९ को संक्रमणबाट प्रभावित कारोवारमा छुट सुहाय्यता सम्बन्धि विशेष व्यवस्था (आ.व. २०७६/०७७ को लागि दिइएको छुटहरू)

विवरण	छुटको दर
वार्षिक २० लाख सम्म कारोवार तथा २ लाख सम्म आय भई डे ०१ को विवरण बुझाउने करदातालाई आ.व. २०७६/०७७ मा लाग्ने करमा	७५ प्रतिशत छुट
वार्षिक कारोवार २० लाख देखि ५० लाख सम्म कारोवार भई डे ०२ को विवरण बुझाउने करदातालाई आ.व. २०७६/०७७ मा लाग्ने करमा	५० प्रतिशत छुट
वार्षिक १ करोड रुपैया सम्मको कारोवार भएको करदातालाई आ.व. २०७६/०७७ को लाग्ने करमा	२५ प्रतिशत छुट
होटल, ट्राभल, ट्रेकिङ, यातायात वा हवाई सेवाको वार्षिक एक करोड रुपैया भन्दा बढीको कारोवार गर्ने व्यक्तिलाई आ.व. २०७६/०७७ को लाग्ने करमा	२० प्रतिशत छुट

*(Signature)*

प्रमुख कर अधिकृत